

मिति २०७५/११/२९ गते बसेको सिद्ध कुमाख गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू

बैठक संख्या: ०७५/७६-१५

निर्णय नं १

सिद्ध कुमाख गाउँपालिकाको देउराली मा वि कुर्याँझोलको लागि प्रधानाध्यपक नियुक्त लागि सम्बन्धित विद्यालय ब्यवस्थापन समितिको सिफारिस बमोजिम अर्को ब्यवस्था नभएसम्म श्री मोतीराम बुढाथोकीलाई प्रधानाध्यपक नियुक्ती गर्ने

निर्णय नं २

नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयबाट आ व २०७५।०७६ मा सिद्ध कुमाख गाउँपालिकामा कार्यान्वयन हुने ४ कोठे ब्लक महेन्द्र आदर्श माध्यामिक विद्यालय सिद्ध कुमाख १ बाँझकाँडा सल्यानलाई प्रदान गर्ने।

निर्णय नं ३

बैकल्पिक उर्जा तर्फको ससर्त तर्फको बजेट कार्यान्वयन सम्बन्धमा निम्न आयस्तर भएका गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं ४

सिद्ध कुमाख गाउँ कार्यपालिकाको कार्यालय सल्यान र सिस्टेमाटिक इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा लि काठमाडौं विच भएको सम्झौता बमोजिम सिस्टेमाटिक इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा लि काठमाडौंले निर्माण गरेको सिद्ध कुमा गाउँपालिकाको प्रशासकीय भवनको डिपिआर तथा माटो परिक्षण र ३ नं वडा कार्यालय र ४ नं वडा कार्यालयको डिपिआर कार्य सम्पन्न गरि प्रतिवेदन बुझाएकोमा उक्त प्रतिवेदन तथा लागत स्टिमेट स्वीकृत गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं ५

प्रदेश सरकारबाट आ व २०७५।७६ को लागि प्राप्त समपुरक अनुदानको बजेट कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं ६

नेपाल सरकारबाट सिद्ध कुमाख गाउँपालिकाकालाई आ व २०७५।७६ को लागि प्राप्त भएको समपुरक अनुदान बापत प्राप्त भएको एक करोड एघार लाख एकानब्बे हजार रुपैया तपसिलका योजनाहरूमा खर्च गर्ने सर्वसम्मत निर्णय गरियो ।

सि नं	योजनाको नाम	समपुरक अनुदानबाट बेहोर्ने रकम रु
१	वडा नं ३ को प्रशासकीय भवन निर्माण	
२	वडा नं ३ को प्रशासकीय भवन निर्माण	

३	गाउँपालिकाको प्रशासकीय भवन निर्माण	
---	------------------------------------	--

साथै नेपाल सरकारबाट विशेष अनुदानको मार्फत घरेली लिफ्ट सिस्टम खानेपानी योजनामा कार्यान्वयन लागि डिपिआर तयार गर्ने र उक्त कार्यकालागि सम्बन्धित योजनाको कटेन्जेन्सी खर्च शिर्षकबाट रु २,००,०००।-(अक्षेरूपी दुई लाख मात्र) विनियोजन गर्ने सर्वसम्मतिले निर्णय गरियो।

निर्णय नं ७

श्री निराजन माध्यामिक विद्यालय ढोरचौर सल्यान र श्री महेन्द्र आदर्श मा वि बाँझकाँडामा प्राविधिक धारको कक्षा ९-१२ संचालनको अनुमतिको लागि सम्बन्धित पक्षसँग माग गर्ने सर्वसम्मतले निर्णय गरियो।

निर्णय नं ८

सिद्ध कुमाख गाउँपालिकामा रहेका अपाङ्गहरुलाई नयाँ परिचयपत्र वितरणको लागि पाँच वटै वडामा अपाङ्ग परिचयपत्र वितरण सिविर संचालन गर्ने सर्वसम्मत निर्णय गरियो।

निर्णय नं ९

सिद्ध कुमाख गाउँपालिकाको गाउँसभाबाट आ व २०७५।७६ को लागि पारित कार्यक्रम अनुसार महिला विकास कार्यक्रम अन्तरगतको लैंगिक हिंसा निवारणकालागि अन्तरपुस्ता सिप हस्तान्तरण (सासु बुहारी अन्तरक्रिया) कार्यक्रमको कार्यान्वयनका लागि प्रति वडा रु ३०००० (अक्षेरूपी तिस हजार मात्र) खर्च दिने सर्वसम्मत निर्णय गरियो।

निर्णय नं १०

सिद्ध कुमाख गाउँपालिका वडा नं ३ बस्ने स्वर्गिय रत्न बुढाथोकीको पत्नी श्रीमति अमृता बुढाथोकीले आफ्नो छोरा दिपक बुढाथोकी मानसिक रोगी भएको र कमजोर आर्थिक अवस्था को कारण उपचार गर्न कठिन भएको भनि ३ नं वडा कार्यालयको निवेदन साथ औषधी उपचार खर्च पाउँ भनि यस कार्यालयमा दिएको निवेदन दिएकोले मानसिक रोगी पिडित दिपक बुढाथोकीलाई रु १००००।- (दश हजार मात्र) औषधी उपचार खर्च उपलब्ध गराउने सर्वसम्मत निर्णय गरियो।